

Unaudited Financial Results (Quarterly)

1st Quarter ended of Fiscal Year 2081/82

NPR. in '000'

Statement of Financial Position	This Quarter Ending (FY 2081/82)	Previous Quarter Ending (FY 2080/81)	Corresponding Quarter Ending Previous Year (FY 2080/81)
Assets			
Cash and Cash Equivalent	55,195	66,512	43,187
Due from NRB	226,455	792,925	250,911
Placements with BFIs	3,260,000	2,960,000	3,810,000
Loan and Advances	21,958,616	20,864,986	19,433,951
Investments Securities	4,105,803	3,574,011	4,526,338
Investment in Subsidiaries and Associates	-	-	-
Property and Equipment	71,442	76,144	90,840
Goodwill and intangible Assets	1,589	1,732	3,140
Other Assets	329,843	38,952	14,915
Total Assets	30,008,943	28,375,262	28,173,282
Capital and Liabilities			
Paid up Capital	21,600,000	21,600,000	21,600,000
Reserves and Surplus	3,321,958	2,923,195	2,596,633
Deposits	2,049,639	829,856	823,389
Borrowings	-	-	-
Bond and Debenture	2,283,013	2,282,779	2,281,967
Other Liabilities and Provisions	754,333	739,432	871,293
Total Capital and Liabilities	30,008,943	28,375,262	28,173,282
Statement of Profit or Loss	Up to This Quarter (FY 2081/82)	Up to Previous Quarter (FY 2080/81)	Up to Corresponding Quarter Previous Year (FY 2080/81)
Interest Income	622,262	2,784,041	760,866
Interest Expense	59,651	233,596	59,321
Net Interest Income	562,611	2,550,445	701,545
Fee and commission Income	13,654	11,822	5,006
Fee and commission Expense	20	84	5
Net Fee and commission Income	13,634	11,738	5,001
Other Operating Income	-	-	-
Total Operating Income	576,245	2,562,183	706,546
Impairment Charge/(Reversal) for loans and other Losses	(21,076)	310,849	9,942
Net Operating Income	597,319	2,251,334	696,604
Personnel Expenses	72,782	287,353	89,625
Other Operating Expenses	23,272	63,352	15,790
Operating Profit	501,265	1,900,629	591,189
Non-Operating Income/ (Expenses)	21	(439)	95
Profit Before Tax	501,286	1,900,190	591,284
Income Tax	150,386	570,178	177,385
Profit/(Loss) for the Period	350,900	1,330,012	413,899
Other Comprehensive Income	49,350	279,300	-
Total Comprehensive Income	400,250	1,609,312	413,899
Distributable Profit			
Net Profit/(Loss) as per Statement of Profit or Loss	350,900	1,330,012	413,899
Add/Less: Regulatory Adjustment as per NRB Directive	(114,693)	(661,856)	(201,468)
Profit/(Loss) after Regulatory Adjustments	236,206	668,156	212,431
Ratios			
Capital Fund to RWA	87.16%	92.76%	94.67%
Non-Performing Loan (NPL) to Total Loan (As per NRB Directive)	0.07%	0.01%	-
Total Loan Loss Provision to Total NPL (As per NRB Directive)	-	-	-
Cost of Fund	7.53%	7.65%	7.65%
Credit to Deposit Ratio (As per NRB Directive)	79.25%	78.83%	73.13%
Base Rate	-	-	-
Basic Earnings Per Share	6.50	6.16	7.66
Diluted Earnings Per Share	6.50	6.16	7.66

Notes

- The Bank has approved Loan amounting NPR. 31,883 million as of Ashwin end, 2081 and the drawdown of the loan shall be as per disbursement schedule.
- The Financial Statement has been prepared in accordance with the Interim Financial Reporting format provided in NRB Directive no. 04 and the principles and policies adopted by the Bank in accordance with NFRS.
- Previous period figures have been regrouped/rearranged/restated wherever necessary.
- The above figures are subject to change as per the direction of the Regulator/ External auditor.
- The Financial Results has been published in the Bank's website- www.nifrabank.com.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ बमोजिमको विवरण (नियम २६ को उपनियम १ सँग सम्बन्धित)

१. वित्तीय विवरण

- क) बैंकको आ.व. २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण यसै साथ प्रकाशित गरिएको छ ।
ख) प्रमुख वित्तीय अनुपातहरू

प्रति शेयर आमदानी (रु.)	६.५०	प्रति शेयर कुल सम्पत्तिको मूल्य (रु.)	१३१.५८
मूल्य आमदानी अनुपात	४४.४७	तरलता अनुपात (%)	१८७.९७
प्रति शेयर नेटवर्थ (रु.)	११५.३८	सम्पत्तिमा प्रतिफल (%)	५.४१
इक्युटिमा प्रतिफल (%)	६.४८	औसत ईल्ड (%)	८.७०

२. व्यवस्थापकिय विश्लेषण

- क) समिक्षा अवधिमा बैंकले स्वीकृत गरेको परियोजनाहरूमा आवधिक अनुगमन गर्दै थप कर्जा प्रवाह गर्ने क्रम जारी राखेको छ । साथै थप परियोजनाहरू पनि विश्लेषणका अवस्थामा रहेका छन् ।
ख) बैंकले निजि-सार्वजनिक साभेदारी अन्तर्गत निर्माण गर्ने सम्भाव्यता रहेको शहरी पूर्वाधार, औद्योगिक पूर्वाधार र उर्जाका परियोजनाहरूमा SPV model मा लगानी गर्न सरोकारवालासँगको छलफल र अध्ययनको कार्य अगाडी बढाएको छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण

- क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्था विरुद्ध कुनै मुद्दा दायर भएको भए ।
- हालसम्म बैंक विरुद्ध कुनै मुद्दा दायर नभएको ।
ख) संगठित संस्थाको संस्थापक वा संचालकले संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा दायर मुद्दा ।
- यस सम्बन्धि बैंकमा कुनै जानकारी प्राप्त नभएको ।
ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए ।
- यस सम्बन्धि बैंकमा कुनै जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

समिक्षा अवधिमा शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्य, कुल कारोबार भएको दिन र कुल कारोबार भएको संख्या र शेयर विवरण देहाय बमोजिम रहेको छ ।

अधिकतम मूल्य (रु.)	३६६.६०	कुल कारोबार दिन	५७
न्यूनतम मूल्य (रु.)	२२४	कुल कारोबार संख्या	१५९,८८५
आश्विन मसान्तको अन्तिम मूल्य (रु.)	२८९	कुल कारोबार शेयर संख्या	३६,९३९,७६७

५. समस्या तथा चुनौती

- क) आन्तरिक समस्या तथा चुनौती
- बैंकको सम्पत्ति तथा दायित्वको वेमेलका कारण उत्पन्न हुने जोखिमको व्यवस्थापन ।
- स्वदेशी तथा विदेशी वित्त बजारबाट दिर्घकालीन प्रकृतीको कम लागतको स्रोत संकलन ।
ख) बाह्य समस्या र चुनौती
- अर्थतन्त्रमा आएको सुस्तताका कारण पर्याप्त संख्यामा थप परियोजनाहरूका अवसरहरू नहुनु एवं लगानी स्विकृत भएका पूर्वाधार परियोजनाहरूमा कर्जा प्रवाह नहुनु ।
- नयाँ परियोजनाहरूको लगानीमा बैंक तथा वित्तीय संस्था बीच तीव्र प्रतिस्पर्धा ।
ग) रणनीति
- ऋण उपकरण र निक्षेप मार्फत स्रोत संकलन एवं पूर्वाधारको सार्वजनिक र निजी परियोजनाहरूमा गरिने कर्जा लगानीमा विविधकरण ।
- आयआर्जन गर्ने नयाँ क्षेत्रहरू विस्तार तथा ऋण उपकरण मार्फत लगानीको स्रोत परिचालनमा जोड ।
- प्रदेश र स्थानीय सरकार सहितको संलग्नतामा पूर्वाधारको परियोजनाहरूको पहिचान गर्दै सोमा निजि क्षेत्रको लगानी प्रवर्द्धन गर्ने ।
- समग्र जोखिम व्यवस्थापनको आधारभुत पक्षहरूलाई सर्वाधिकरण गर्ने ।

६. संस्थागत सुशासन

- बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका निर्देशन तथा परिपत्रहरूको पूर्ण रुपमा पालना गरिएको छ । संस्थागत सुशासनलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको र संस्थागत सुशासन सम्बन्धी निर्देशन तथा परिपत्रहरूको अक्षरस पालना गरिएको छ ।
- आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्न लेखापरीक्षण समिती (Audit Committee), जोखिम व्यवस्थापन समिती (Risk Management Committee) र सम्पत्ति शुद्धिकरण निवारण समिती (AML/CFT Committee) गठन गरिएको छ । साथै, नेपाल राष्ट्र बैंक, बाह्य तथा आन्तरिक लेखापरीक्षकबाट दिईएका सुझाव तथा निर्देशनहरूलाई कार्यान्वयन गराउनुका साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन व्यवस्थापनलाई सल्लाह र सुझावहरू निरन्तर रुपमा प्रदान गरिएको छ ।
- कारोबारलाई छिटो, छरितो, चुस्त तथा वैज्ञानिक बनाउन तथा अन्य आवश्यक रणनीति तय गर्न व्यवस्थापन समिती (MANCOM), सम्पत्ति/दायित्व व्यवस्थापन समिती (ALCO) र व्यवस्थापन स्तरको कर्जा समिती (Management Credit Committee) लगायतका विभिन्न समितिहरू क्रियासिल रहेका छन् ।
- नियमक निकायहरूबाट प्राप्त हुने निर्देशन, नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षण प्रतिवेदन, आन्तरिक तथा बाह्य लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका सुझाव तथा निर्देशनहरूलाई यस बैंकले सदैव पालना गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखि काम कारवाही अगाडी बढाउन बैंकका संचालक समिती र व्यवस्थापन प्रतिबद्ध रहेका छन् ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् तथा लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाईएको छैन ।



Krishna Tower, Baneshwor, Kathmandu, Nepal
Tel: 977-01-4794197/4790818
www.nifrabank.com
Email: info@nifrabank.com

